



ICRC



आईसीआरसी-नेरेसो प्रेस विज्ञप्ती नं. १८÷००२११

१२ भाद्र २०७५

नेपाल M बेपता व्यक्तिका परिवारलाई आफ्ना बेपता प्रियजनको बारेमा जान्न पाउने अधिकार हुन्छ ।

*जान्न पाउने अधिकारलाई केन्द्रमा राख्दै आईसीआरसी, नेरेसो तथा नेफाद यस बर्षका बेपता सम्बन्धि अन्तर्राष्ट्रिय दिवस मनाउँदैछन् ।*

काठमाडौं (आईसीआरसी-नेरेसो) – रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी), नेपाल रेडक्रस सोसाइटी (नेरेसो) तथा बेपता परिवार समाज नेपालले एक संयुक्त कार्यक्रमका बीच १३ भाद्र २०७५ मा बेपता सम्बन्धि अन्तर्राष्ट्रिय दिवस मनाउँदैछन् । कार्यक्रम काठमाडौं कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा आयोजना हुँदैछ ।

यस बर्षको कार्यक्रममा **प्रतिक्षारत आँखाहरू** शीर्षकको एउटा नाटक मञ्चन हुनेछ भने **नेपालमा बेपता भएका व्यक्तिहरू : अद्यावधिक सूची २०७५** नामक प्रकाशनको सार्वजनिकिकरण समेत गरिनेछ । लगभग २० मिनेट लामो नाटक एक प्रतिनिधि परिवारका मार्फत बेपता व्यक्तिहरूका परिवारजनले भोग्नुपरेको कठिनाइ, गर्नुपरेका संघर्ष एवं तिनका आवश्यकताहरू जस्ता विषयमा केन्द्रित रहनेछ । यसका अतिरिक्त कार्यक्रममा बेपता व्यक्तिका परिवारका सदस्यहरूका लागि अन्तरक्रियात्मक सत्र पनि रहनेछ ।

आईसीआरसी तथा नेरेसोको साझा प्रकाशन **नेपालमा बेपता भएका व्यक्तिहरू : अद्यावधिक सूची २०७५** मा नेपालको दशक लामो सशस्त्र द्वन्द्वका कारण हालसम्म बेपता रहेका १३३३ जना व्यक्तिहरूको अद्यावधिक नामावली समावेश गरिएको छ । सन् २००७ देखि बार्षिकरूपमा यस सूचीको प्रकाशन हुँदै आएको छ । प्रकाशन नेपालका बेपता व्यक्तिहरूप्रति समर्पित आईसीआरसीको वेबसाइट <https://familylinks.icrc.org/nepal> मा नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध छ ।

बेपता व्यक्तिहरूका परिवारजनका अलावा सरकारी र गैर सरकारी प्रतिनिधि, सुरक्षाबलका सदस्य, नागरिक समाज, संचारकर्मी तथा रेडक्रसका स्वयंसेवकहरू उक्त समारोहमा उपस्थित रहनेछन् ।

“बेपत्ता प्रियजनको अवस्थाको बारेमा लामो समयदेखि प्रतिक्रिया रहेका पीडित तथा परिवारहरूलाई जवाफ दिन एवं उनीहरूका अन्य आवश्यकता सम्बोधन गर्न ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’ तथा ‘सत्य निरूपण तथा मेलमिलाप आयोग’ ले हरसम्भव प्रयास गर्नेछन् भन्ने हामी अपेक्षा राख्दछौं,” आईसीआरसी काठमाडौं नियोग प्रमुख अन्द्रे पाकेले भन्नुभयो ।

बेपत्ता व्यक्तिका परिवारलाई आफ्ना बेपत्ता प्रियजनको बारेमा जान्न पाउने अधिकार हुन्छ । नेपालमा आईसीआरसीले सरकार लगायतका सबै सरोकारवालाहरूलाई बेपत्ता व्यक्तिको अवस्था स्पष्ट गर्नुपर्ने दायित्व स्मरण गराउँदछ ।

आईसीआरसी एक निष्पक्ष, तटस्थ र स्वतन्त्र संगठन हो जसको एक मात्र मानवीय लक्ष्य सशस्त्र द्वन्द्व र हिंसाका अन्य परिस्थितिहरूबाट पीडित व्यक्तिहरूको जीवन र मर्यादाको संरक्षण गर्नु र उनीहरूलाई सहयोग उपलब्ध गराउनु हो । आईसीआरसीले मानवीय कानून तथा विश्वव्यापी मानवीय सिद्धान्तहरूको प्रवर्धन गर्दै तथा तिनलाई सुदृढ पारेर पीडालाई रोक्ने प्रयत्न पनि गर्दछ ।

थप जानकारीको लागि सम्पर्क गर्नुहोस्:

बिनोद काफ्ले, आईसीआरसी, काठमाडौं, फोन +९७७ ९८५१०७४२९५ वा +९७७ १ ४१०७२८५

दिव्यराज पौडेल, नेपाल रेडक्रस सोसाइटी, काठमाडौं, फोन +९७७ ९८४१६९९०६८ वा +९७७ १ ४२८५०८९

वा

वेबसाइट [www.icrc.org/np](http://www.icrc.org/np) अथवा [www.nrcs.org](http://www.nrcs.org) मा जानुहोस् ।

आईसीआरसीका भिडियोहरू प्रसारण गुणस्तरमै प्रिभिउ र डाउनलोड गर्नलाई

[www.icrcvideonewsroom.org](http://www.icrcvideonewsroom.org) मा जानुहोस् ।

स्वास्थ्यकर्मी र बिरामीहरूमाथि हुने आक्रमणको अन्त्य गर्न आईसीआरसीका गतिविधिहरूका बारेमा जानकारी लिन

[www.healthcareindanger.org](http://www.healthcareindanger.org)

मा जानुहोस् । [facebook.com/icrc](https://facebook.com/icrc) र [twitter.com/icrc](https://twitter.com/icrc) मा आईसीआरसीलाई फलो गर्नुहोस् ।